

सोलुदुधकुण्ड नगरपालिकाको विनियोजन ऐन, २०७५

नगरसभाबाट स्वीकृत मिति: २०७५/३/१०

प्रस्तावना : सोलुदुधकुण्ड नगरपालिका, सोलुखुम्बुको आर्थिक वर्ष २०७५/७६ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम सोलुदुधकुण्ड नगरपालिका, सोलुखुम्बुको नगर सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “सोलुदुधकुण्ड नगरपालिकाको विनियोजन ऐन, २०७५” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०७५/७६ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार :

(१) आर्थिक वर्ष २०७५/७६को निमित्त नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र बित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम ५०९५४८०००/- (अक्षरूपी पचास करोड पन्चनव्वे लाख अड्चालिस हजार) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन : (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७५/७६को निमित्त सोलुदुधकुण्ड नगरपालिका, सोलुखुम्बुको नगर कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा

बढी शीर्षकहरुमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसुची -१
(दफा (२) सँग सम्बन्धित)
आ.व ०७५/७६ को आय व्यय विवरण

क्र.स	शीर्षक	आ.व २०७५/७६को प्रस्तावित अनुमान
१	आन्तरिक स्रोत तर्फ	८३१७००००
	कर, दस्तुर सेवा शुल्क	५५०००००
	राजश्व वाडफाट	१०००००००
	पर्यटन रोयल्टी	५१४५००००
	अगामी वर्षको लागि अ.ल्या हुने रकम	१६२२००००
	अन्तर सरकारी वित्तीय हस्तान्तरण	
२	संघीय सरकार	४०३७६९०००
	समानीकरण अनुदान	१३०३०००००
	शसत अनुदान	१९६७०००००
	राजश्व वाडफाट	७६७६९०००
३	प्रदेश सरकार	२२६०९०००
	समानीकरण अनुदान	३३०९०००
	शसत अनुदान	१०००००००
	राजश्व वाडफाट	९३०००००
	जम्मा	५०९५४८०००

प्रमाणिकरण मिति
२०७५/३/१०

प्रमाणीकरण गर्ने
नाम्गेल जाडवु शेर्पा
नगर प्रमुख
सोलुदुधकुण्ड नगरपालिका
सोलुखुम्बु,
प्रदेश नं. १, नेपाल